



शहिद लखन गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

गण्डकी प्रदेश, नेपाल

२०७३



नदिजन्य पदार्थको बिक्रीका लागि शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना

(दोस्रो पटक प्रकाशित मिति २०७९ माघ १५ गते)

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को (दफा ११ र ६४) ले दिएको अधिकार प्रयोग गरी यस शहिद लखन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको निर्णयानुसार प्राकृतिक श्रोत कर असुली सम्बन्धी कार्य आ.व. २०७९/०८० को लागि नदिजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्री कार्य बोलपत्र प्रणाली मार्फत ठेक्का बन्दोबस्त गराउन यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले तोकिएको म्याद भित्र कानूनी प्रक्रिया पूरा गरेको ईच्छुक फर्म/कम्पनीहरूले शिलबन्दी दरभाउपत्र खरिद गरी देहायको मिति र समय भित्र शिलबन्दी दरभाउपत्र यस कार्यालयमा वा <https://bolpatra.gov.np/egp> मार्फत पेश गर्नुहुन सुचित गरिन्छ। अन्य थप जानकारीको लागि यस गाउँपालिकाको सूचनापाटी वा वेबसाइट www.shahidlakhanmun.gov.np तथा कार्यालय समय भित्र यस गाउँपालिकाको कार्यालयमा सम्पर्क राख्न सकिनेछ।

ठेक्का विवरण

आय ठेक्का नं.	स्थान	नदिजन्य पदार्थको परिमाण (घ. मि.)	न्युनतम दररेट रु (प्रति घ. मि.)	न्युनतम बिक्री मुल्य (रु.) (भ्याट बाहेक)	धरौटी रकम	शिलबन्दी दरभाउ पत्र दस्तुर	शिलबन्दी दरभाउपत्र फारम खरिद गर्ने अन्तिम मिति र समय	शिलबन्दी दरभाउपत्र फारम पेश गर्ने अन्तिम मिति र समय
SLRM/GO/RBM/079/080-11(RE)	लुदी खोला दोभान	८००।००	२४६.९६	१,९७,५६८.००	कबोल अंकको पाँच प्रतिशत (५%)	रु. १०००.००	२०७९/१०/२९ गते कार्यालय समय भित्र ।	२०७९/११/०१ गते १२:०० बजे भित्र
SLRM/GO/RBM/079/080-12(RE)	मसुर्याङ्दी नदी (कानटारघाट)	१६८०।००	३५२।८०	५९२७०४.००	कबोल अंकको पाँच प्रतिशत (५%)	रु. १०००.००		
SLRM/GO/RBM/079/080-15(RE)	बूढीगण्डकी ज्यादुल खोला दोभान (बुंगकोटघाट)	३५०.००	३५२।८०	१२३४८०.००	कबोल अंकको पाँच प्रतिशत (५%)	रु. १०००.००		

बोलपत्र/दरभाउपत्र सम्बन्धी शर्तहरू:

- बोलपत्र/दरभाउपत्र फारम खरिद गर्दा निवेदन सहित फर्म वा कम्पनीहरूले व्यवसाय दर्ता प्रमाण पत्र र स्थायी लेखा नं./मु.अ. करको प्रमाण पत्र तथा आर्थिक वर्ष २०७८/०७९ को कर चुक्ताको प्रमाणित प्रतिलिपी पेश गर्नुपर्नेछ।
- यस कार्यालयबाट प्रमाणित भएको बोलपत्र/दरभाउपत्र फारम बोलपत्र/दरभाउपत्र दाता स्वयम् वा रितपूर्वक लिखित वारेस पठाई तोकिएको दस्तुर बुझाई वा यस कार्यालयको प्राइम कमर्शियल बैंक लि. शहिद लखन शाखामा रहेको राजस्व खाता नं. ०५८००५३३३CA मा जम्मा गरि खरिद गर्नुपर्नेछ।
- बोलपत्र/दरभाउपत्र फारम भरी पेश गर्दा आफुले कबुल गरेको रकम अंक र अक्षरमा प्रष्टसंग लेखी कबोल अंकको कम्तिमा ५ प्रतिशतले हुन आउने धरौटी रकम यस कार्यालयको प्राइम कमर्शियल बैंक लि. शहिद लखन शाखामा रहेको धरौटी खाता नं. ०५८०००२७CA मा रकम जम्मा गरेको सक्कल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त क बर्गको बैंकले यस कार्यालयको नाममा जारी गरेको सोही रकम बराबरको कम्तीमा ७५ दिन म्याद भएको बैंक जमानी पत्र (बिड वण्ड) गोप्य शिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ।
- बोलपत्र/दरभाउपत्र सम्बन्धी शर्तहरू लगायत अन्य थप जानकारीको लागि सार्वजनिक खरिद तथा अनुगमन कार्यालयको वेबसाइट <https://bolpatra.gov.np/egp> वा गाउँपालिकाको वेबसाइट www.shahidlakhanmun.gov.np र तथा कार्यालय समय भित्र यस गाउँपालिकाको कार्यालयमा सम्पर्क राख्न सकिनेछ।


बाबुराम मगर
प्रमुख प्रशासकीय अधिकृत